

# SIKKIM



**GOVERNMENT**

**GAZETTE**

**EXTRAORDINARY  
PUBLISHED BY AUTHORITY**

**Gangtok**

**Monday 28<sup>th</sup> October 2024**

**No. 488**

**GOVERNMENT OF SIKKIM  
MOTOR VEHICLES DIVISION, TRANSPORT DEPARTMENT  
YATAYAT BHAWAN, GANGTOK: 737101  
Ph No: 03592-201073. Fax No: 03592-201074.**

**No. GOS/MVD/T/2024-25/CCS/12**

**Dated: 04/10/2024**

## **NOTIFICATION**

In exercise of the powers conferred under section 28,38,65,95,96,107,111,138 and 176 of the Motor Vehicle Act, 1988 (59 of 1988), and with the approval of competent authority, the State Government hereby makes the following rules, namely:-

### **RULE**

- |   |   |
|---|---|
| <b>Short title,<br/>extent and<br/>commencement</b> | 1. (1) These rules may be called the Sikkim Motor Vehicles Rules, 2024.<br>(2) They shall extend to the whole of Sikkim.<br>(3) They shall come into force on the date of their publication in the Official Gazette.  |
| <b>Omission of<br/>rule 38 'C'</b>                  | 2. In the Sikkim Motor Vehicles Rules, 1991, hereinafter referred to as, "the said rules", existing rule 38 'C' shall be omitted.   |
| <b>Amendment of<br/>rule 6B</b>                     | 3. In the said rules, for existing rule 6B the following shall be substituted, namely :- "6B Authorization to drive Luxury Tourist Vehicles,<br><br>No person shall drive a Luxury Tourist Vehicle unless he obtains a authorization from any Licencing Authority in Sikkim to drive such vehicles duly making an application and on payment of Rs. 500/-only. The authorization to drive luxury tourist vehicles shall be granted on the submission of Sikkim Subject Certificate (SSC), Certificate of Identification (CoI), Residential Certificate or Voter Identity Card issued by Election Department, Government of Sikkim." |

**Amendment of rule 93**

4. 1. In the said rules, in rule 93, in sub-rule (7), for existing clause (b) and the entries relating thereto the following shall be substituted, namely:-
- “(b) Any Construction Equipment vehicles, Heavy Machineries and Earth movers brought from outside (including those which do not require registration) shall be governed by Notification No. GOS/TD/SNT/Secy/2024-25/49 dated 27.06.2024. The vehicle shall obtain NOC/Enlistment Certificate from SNT Division, Transport Department, Government of Sikkim, to enter into Sikkim”
2. In rule 93, in sub-rule (9), for table-I and table-II, the following shall be substituted, namely :-

“Table I – Special registration Mark (Four Wheelers)

SL. No.	Type of Number		Special Registration, Fee
1.	Single digit number	(0001 to 0009)	Rs 50,000/-
2.	Two digit number	(0011, 0012, 0099 etc.) (0010, 0020, 0030 etc.)	Rs 35,000/-
3.	Special three digit number	(0111, 0222, 0333 etc.) (0100, 0200, 0300 etc.) (0108 & 0786)	Rs 30,000/-
4.	Special four digit number	(1111, 2222, 3333 etc.) (1000, 2000, 3000 etc.) (1100, 2200, 3300 etc.)	Rs 30,000/-
5.	Sequence number	(0123, 1234, 2345 etc.)	Rs 20,000/-
6.	Three digit number	(0110, 0220, 0330 etc.)	Rs 15,000/-
7.	Four digit number	(1110, 2220, 0330 etc.) (1122, 2233, 3344 etc.) (1222, 1333, 1444 etc.) (1112, 1213, 1314 etc.) (2121, 2323, 2424, 2525 etc excluding special four digit number at SI No. 4)	Rs 15,000/-

Table II – Special registration Mark (Two Wheelers)

SL. No.	Type of Number	Special Registration Fee
1.	Single digit number (0001 to 0009)	Rs 15,000/-
2.	Two digit number (0011, 0012, 0099 etc.) (0010, 0020, 0030 etc.)	Rs 12,000/-
3.	Special three digit number (0111, 0222, 0333 etc.) (0100, 0200, 0300 etc.) (0108 & 0786)	Rs 10,000/-
4.	Special four digit number (1111, 2222, 3333 etc.) (1000, 2000, 3000 etc.) (1100, 2200, 3300 etc.)	Rs 8,000/-
5.	Sequence number (0123, 1234, 2345 etc.)	Rs 6,000/-
6.	Three digit number (0110, 0220, 0330 etc.)	Rs 6,000/-
7.	Four digit number (1110, 2220, 0330 etc.) (1122, 2233, 3344 etc.) (1222, 1333, 1444 etc.) (1112, 1213, 1314 etc.) (2121, 2323, 2424, 2525 etc excluding special four digit number at SI No. 4)	Rs 6,000/-

(a) Those who prefer the choice of number other than the special registration number above, the choice number of the applicant shall be allotted on payment of special registration mark amounting to Rs 20,000 for four wheelers and Rs. 10,000 for two wheelers”.

**Amendment of rule 96**

5. 1. In the said rules, in rule 96,
  - (a) In sub rule 2,
    - (i) In clause (a), for the existing sub-clause (iv), the following shall be substituted, namely :-
 

“(iv) An undertaking in the form of an affidavit stating that the driver employed will hold either a Sikkim Subject Certificate (SSC), Certificate of Identification (COI), Residential Certificate (RC), or Voter card issued by Election Department, Government of Sikkim”.
    - (ii) In clause (b), for the existing sub-clause (iii), the following shall be substituted, namely :-

“(iii) An undertaking in the form of an affidavit stating that the driver employed will hold either a Sikkim Subject Certificate (SSC), Certificate of Identification(COI), Residential Certificate (RC), or Voter card issued by Election Department, Government of Sikkim”.

(iii) In clause (c), for the existing sub-clause (iii), the following shall be substituted, namely :-

“(iii) An undertaking in the form of an affidavit stating that the driver employed will hold either a Sikkim Subject Certificate (SSC), Certificate of Identification(COI), Residential Certificate (RC), or Voter card issued by Election Department, Government of Sikkim”.

(b) in sub-rule (3),

(i) After the words “In case of grant of” and before the words “permit to a Sikkimese woman” the words “contract carriage” shall be inserted;

(ii) For the existing clause (f), the following shall be substituted namely:-

“(f) An undertaking in the form of an affidavit stating that the driver employed will hold either a Sikkim Subject Certificate (SSC), Certificate of Identification(COI), Residential Certificate (RC), or Voter card issued by Election Department, Government of Sikkim”.

**Raj Yadav (IAS),  
Commissioner cum Secretary,  
Transport Department**

# सिक्किम

सरकारी



राजपत्र

## असाधारण प्राधिकरणद्वारा प्रकाशित

गान्तोक सोमबार, २८ अक्टोबर, २०२४ सं. ४८८

मोटर वाहन प्रभाग, परिवहन विभाग

सिक्किम सरकार

यातायात भवन, गान्तोक: ७३७१०१

फोन नम्बर: ०३५९२-२०१०७३, फ्याक्स नम्बर: ०३५९२-२०१०७४,

ई-मेल: [secytransport@gmail.com](mailto:secytransport@gmail.com)

सं. जीओएस/एमभीडी/टी/२०२४-२५/सीसीएस/१२

मिति: ४/१०/२०२४

### अधिसूचना

मोटर वाहन अधिनियम, १९८८ (१९८८-को ५९)-को धारा २८, ३८, ६५, ९५, ९६, १०७, १११, १३८ र १७६-द्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै अनि अधिकारयुक्त निकायको स्वीकृतिमा, राज्य सरकार निम्न नियमहरू बनाउँदछ, जस्तै:-

### नियम

लघु शीर्षक, विस्तार र आरम्भ	१.	(१) यी नियमहरूलाई सिक्किम मोटर वाहन नियम, २०२४ भनिनेछ। (२) यसको विस्तार सिक्किमभरि हुनेछ। (३) यो सरकारी राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ।
नियम ३८ 'ग'-लाई हटाउनु	२.	सिक्किम मोटर वाहन नियम, १९९१-मा, यसपछि, "उक्त नियमहरू" भनेर उल्लेख गरिनेछ अनि विद्यमान नियम ३८ 'ग'-लाई हटाइनेछ।
नियम ६ख-को संशोधन	३.	उक्त नियमहरूमा, विद्यमान नियम ६ख-का लागि निम्नलिखितलाई प्रतिस्थापित गरिनेछ, जस्तै:- "विलासित पर्यटक वाहनहरू गुडाउनका लागि ६ ख-को अधिकार,
		कुनै पनि व्यक्तिले सिक्किममा अनुज्ञप्ति अधिकारीलाई आवेदन गर्नका साथै केवल रू.५००-को भुक्तान गरेर स्वीकृति प्राप्त नगरेसम्म आरामदायक पर्यटक वाहन चलाउनपाउने छैनन्। सिक्किम सब्जेक्ट प्रमाणपत्र (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाणपत्र वा निर्वाचन विभाग, सिक्किम सरकारद्वारा जारी मतदाता परिचय पत्र बुझाएपछि आरामदायक वाहनहरू गुडाउने अनुमति प्रदान गरिनेछ।"

नियम ९३-को संशोधन	४	१. उक्त नियमहरूमा, नियम ९३-को उपनियम (७)-मा, विद्यमान खण्ड (ख) र त्यससित सम्बन्धित प्रविष्टिहरूको स्थानमा निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-																								
		“(ख) बाहिरबाट ल्याइएका कुनै पनि निर्माण उपकरण वाहन, भारी मेसिनरी र माटो सार्ने (अर्थ मुभर)-हरू (पञ्जीकरणको आवश्यकता नपर्नेसहित) अधिसूचना सं.जीओएस/टीडी/एसएनटी/सचिव/२०२४-२५/४९मिति २७.०६.२०२४-द्वारा नियन्त्रित हुनेछन्। सिक्किममा प्रवेशका लागि सिक्किम सरकारको परिवहन विभागअन्तर्गत सिक्किम राष्ट्रियकृत परिवहन प्रभागबाट वाहनको अनापत्ति प्रमाणपत्र (एनओसी)/सूचिबद्धता प्रमाणपत्र लिनुपर्नेछ”																								
		२. नियम ९३-को उपनियम (९)-मा, तालिका-१ र तालिका-२-को स्थानमा निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-																								
		<p style="text-align: center;">“तालिका १-विशेष दर्ता चिन्ह (चार चक्के)</p> <table border="1"> <thead> <tr> <th>क्र.सं</th> <th>संख्याको प्रकार</th> <th>विशेष दर्ता शुल्क</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>एकल अंक संख्या (०००१देखि०००९)</td> <td>रु.५०,०००/-</td> </tr> <tr> <td>२.</td> <td>दुई अंक संख्या (००११, ००१२, ००१९आदि) (००१०, ००२०, ००३० आदि)</td> <td>रु. ३५,०००/-</td> </tr> <tr> <td>३.</td> <td>विशेष तीन अंक संख्या (०१११, ०२२२, ०३३३ आदि) (०१००, ०२००, ०३०० आदि) (०१०८ र ०७८६)</td> <td>रु.३०,०००/-</td> </tr> <tr> <td>४.</td> <td>विशेष चार अंक संख्या (११११, २२२२, ३३३३ आदि) (१०००, २०००, ३०००आदि) (११००, २२००, ३३०० आदि)</td> <td>रु.३०,०००/-</td> </tr> <tr> <td>५.</td> <td>अनुक्रम संख्या (०१२३, १२३४, २३४५ आदि)</td> <td>रु. २०,०००/-</td> </tr> <tr> <td>६.</td> <td>तीन अंक संख्या (०११०, ०२२०, ०३३० आदि)</td> <td>रु. १५,०००/-</td> </tr> <tr> <td>७.</td> <td>चार अंक संख्या (१११०, २२२०, ०३३० आदि) (११२२, २२३३, ३३४४ आदि) (१२२२, १३३३, १४४४ आदि) (१११२, १२१३, १३१४ आदि) (क्रम संख्या ४-मा विशेष चार अंकको संख्या बाहेक २१२१, २३२३, २४२४, २५२५ आदि)</td> <td>रु. १५,०००/-</td> </tr> </tbody> </table>	क्र.सं	संख्याको प्रकार	विशेष दर्ता शुल्क	१.	एकल अंक संख्या (०००१देखि०००९)	रु.५०,०००/-	२.	दुई अंक संख्या (००११, ००१२, ००१९आदि) (००१०, ००२०, ००३० आदि)	रु. ३५,०००/-	३.	विशेष तीन अंक संख्या (०१११, ०२२२, ०३३३ आदि) (०१००, ०२००, ०३०० आदि) (०१०८ र ०७८६)	रु.३०,०००/-	४.	विशेष चार अंक संख्या (११११, २२२२, ३३३३ आदि) (१०००, २०००, ३०००आदि) (११००, २२००, ३३०० आदि)	रु.३०,०००/-	५.	अनुक्रम संख्या (०१२३, १२३४, २३४५ आदि)	रु. २०,०००/-	६.	तीन अंक संख्या (०११०, ०२२०, ०३३० आदि)	रु. १५,०००/-	७.	चार अंक संख्या (१११०, २२२०, ०३३० आदि) (११२२, २२३३, ३३४४ आदि) (१२२२, १३३३, १४४४ आदि) (१११२, १२१३, १३१४ आदि) (क्रम संख्या ४-मा विशेष चार अंकको संख्या बाहेक २१२१, २३२३, २४२४, २५२५ आदि)	रु. १५,०००/-
क्र.सं	संख्याको प्रकार	विशेष दर्ता शुल्क																								
१.	एकल अंक संख्या (०००१देखि०००९)	रु.५०,०००/-																								
२.	दुई अंक संख्या (००११, ००१२, ००१९आदि) (००१०, ००२०, ००३० आदि)	रु. ३५,०००/-																								
३.	विशेष तीन अंक संख्या (०१११, ०२२२, ०३३३ आदि) (०१००, ०२००, ०३०० आदि) (०१०८ र ०७८६)	रु.३०,०००/-																								
४.	विशेष चार अंक संख्या (११११, २२२२, ३३३३ आदि) (१०००, २०००, ३०००आदि) (११००, २२००, ३३०० आदि)	रु.३०,०००/-																								
५.	अनुक्रम संख्या (०१२३, १२३४, २३४५ आदि)	रु. २०,०००/-																								
६.	तीन अंक संख्या (०११०, ०२२०, ०३३० आदि)	रु. १५,०००/-																								
७.	चार अंक संख्या (१११०, २२२०, ०३३० आदि) (११२२, २२३३, ३३४४ आदि) (१२२२, १३३३, १४४४ आदि) (१११२, १२१३, १३१४ आदि) (क्रम संख्या ४-मा विशेष चार अंकको संख्या बाहेक २१२१, २३२३, २४२४, २५२५ आदि)	रु. १५,०००/-																								

		तालिका २-विशेष दर्ता चिन्ह (दुई चक्के)	
क्र.सं.	संख्याको प्रकार		विशेष दर्ता शुल्क
१.	एकल अंक संख्या	(०००१-देखि ०००९)	रु.१५,०००/-
२.	दुई अंक संख्या	(००११,००१२,००१९ आदि) (००१०,००२०,००३० आदि)	रु.१२,०००/-
३.	विशेष तीन अंक संख्या	(०१११,०२२२,०३३३ आदि) (०१००,०२००,०३०० आदि) (०१०८ अनि ०७८६)	रु. १०,०००/-
४.	विशेष चार अंक संख्या	(११११,२२२२,३३३३ आदि) (१०००,२०००,३००० आदि) (११००,२२००,३३०० आदि)	रु.८,०००/-
५.	अनुक्रम संख्या	(०१२३,१२३४,२३४५ आदि)	रु.६,०००/-
६.	तीन अंक संख्या	(०११०,०२२०,०३३० आदि)	रु.६,०००/-
७.	चार अंक संख्या	(१११०,२२२०,०३३० आदि) (११२२,२२३३, ३३४४आदि) (१२२२,१३३३, १४४४आदि) (१११२,१२१३,१३१४ आदि) (क्रम संख्या ४-मा विशेष चार अङ्कको संख्याबाहेक २१२१,२३२३,२४२४, २५२५ आदि)	रु.६,०००/-
	(क)	माथि उल्लेखित विशेष दर्ता नम्बर बाहेक अन्य संख्या रोजने आवेदकलाई, चार चक्के वाहनका लागि रु. २०,००० र दुई चक्के वाहनका लागि रु. १०,०००-को विशेष दर्ता राशि भुक्तानको आधारमा उनले रोजेको संख्या दिइनेछ”।	
नियम ९६-को संशोधन	५	१. उक्त नियमहरूको नियम ९६-मा,  (क) उपनियम २-मा,  (१) खण्ड (क)-मा, विद्यमान उपखण्ड (४)-को स्थानमा, निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-	
		“(४) एउटा हलफनामाको रूपमा एउटा प्रतिज्ञा पत्रमा उल्लेख गरिएअनुसार कार्यरत चालकसित सिक्किम सब्जेक्ट प्रमाणपत्र (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाणपत्र (आरसी) वा निर्वाचन विभाग, सिक्किम सरकारद्वारा जारी मतदाता पहिचान पत्र हुनेछ”।	

		(२) खण्ड (ख)-मा, विद्यमान उपखण्ड (३)-को स्थानमा, निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-
		“(३) एउटा हलफनामाको रूपमा एउटा प्रतिज्ञापत्रमा उल्लेख गरिएअनुसार कार्यरत चालकसित सिक्किम सब्जेक्ट प्रमाणपत्र (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाणपत्र (आरसी) वा निर्वाचन विभाग, सिक्किम सरकारद्वारा जारी मतदाता पहिचान पत्र हुनेछ”।
		(३) खण्ड (ग)-मा, विद्यमान उपखण्ड (३)-को स्थानमा, निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-
		“(३) एउटा हलफनामाको रूपमा एउटा प्रतिज्ञापत्रमा उल्लेख गरिएअनुसार कार्यरत चालकसित सिक्किम सब्जेक्ट प्रमाणपत्र (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाणपत्र (आरसी) वा निर्वाचन विभाग, सिक्किम सरकारद्वारा जारी मतदाता पहिचान पत्र हुनेछ”।
	(ख)	उपनियम (३)-मा,
		(१) “अनुदानको मामिलामा” शब्दहरू पछि र “सिक्किमकी महिलालाई अनुमति” शब्दहरू अघि “ठेक्काको वाहन” शब्दहरू जोडिनेछ;
		(२) विद्यमान खण्ड (च)-को स्थानमा, निम्नलिखित प्रतिस्थापित गरिनेछ, जस्तै:-
		“(च) एउटा हलफनामाको रूपमा एउटा प्रतिज्ञापत्रमा उल्लेख गरिएअनुसार कार्यरत चालकसित सिक्किम सब्जेक्ट प्रमाणपत्र (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाणपत्र (आरसी) वा निर्वाचन विभाग, सिक्किम सरकारद्वारा जारी मतदाता पहिचान पत्र हुनेछ”।

राज यादव (भाप्रसे)  
आयुक्त एवं सचिव  
परिवहन विभाग